



सिप्रेड



Schweizerische Eidgenossenschaft  
Confédération suisse  
Confederazione Svizzera  
Confederaziun svizra



## प्लाष्टिक पोखरी तथा कम्पोष्ट मल माथि लौकाको बीउ उत्पादन प्रविधि

### परिचय

प्लाष्टिक पोखरी तथा कम्पोष्ट मल माथी लौकाको बीउ उत्पादन प्रविधि एउटा सरल प्रविधि हो । यो प्रविधि अपनाउनाले पोखरीमा प्रयोग भएको प्लाष्टिक, शित र धामबाट जोगिन्छ । जसको फल स्वरूप प्लाष्टिक बढि समयसम्म खनुको साथै पोखरीमा भएको पानी वाष्पिकरण भएर उड्न पाउँदैन । यसरी पोखरी निर्माण र कम्पोष्ट मल भएको जग्गाको दोहोरो सदुपयोग भई सिजनमा दुई हजारदेखि तीन हजारसम्म आम्दानी लिन सकिन्छ । लौका खेती गर्नी या बर्षा याममा तराई र मध्य पहाडमा गरिने लहरे तरकारी बाली हो । यो पोषणको दृष्टिले महत्वपूर्ण मानिन्छ । यो हल्का हरियो चिल्लो फल लाग्ने तरकारी हो । यसको लहरा भाँगिने हुनाले थाक्रो मचान वा घरको छानामा फलाउने चलन छ ।

लौकाको लहरामा, सेतो रंगको घन्टी जस्तो भाले फूल र सेतो रंगको पोथी फूल एउटै बोटमा अलग-अलग ठाउँमा हुन्छ । यो अधिक परसेचित बाली हो । यसको शेचन क्रृया मौरी र किराबाट हुन्छ । गुणस्तरीय मुल बीउ उत्पादनको लागि १,६०० मिटर र उन्नत बीउको लागि १,००० मिटर को पृथकता दुरी कायम गरिनु पर्दछ ।

### हावापानी

लौका खेतीको लागि न्यानो तथा गर्मी मौषम रास्तो हुन्छ । सरदर २५ देखि ३० डिग्री सेन्टीग्रेड तापक्रममा बोटको बृद्धि र फल लाग्न उपयुक्त हुन्छ भने रातीको तापक्रम १५ डिग्री सेन्टीग्रेड भन्दा तल जानु हुँदैन । यसो भयो भने फल लाग्दैन वा लागे पनी बांगा टिंगा वा डमरु आकारको हुन्छ ।

### माटो

लौका खेतीको लागि प्रशस्त प्रांगारिक पदार्थ भएको, पि. एच ५.५ देखि ७ सम्म भएको बलौटे दोमट माटो ज्याँदै उपयुक्त हुन्छ ।

### बाली लगाउने समय

लौका खेती हावा पानी तथा ठाउँ अनुसार माघ महिनादेखि जेठसम्म लगाउन सकिन्छ ।

### बीउ ब्रेना लगाउने बिधी

प्लाष्टिक पोखरी तथा कम्पोष्ट मलको थुप्रो वा खाल्डोको दुई तिर डेड हात लामो तथा डेड हात चौडा र डेड हात गहिरो खाल्डो बनाई प्रति खाल्डो ६ के.जि. रास्तरी पाकेको कम्पोष्ट मल, १५ ग्राम डि.ए.पि, ५ ग्राम पोटास तथा १० ग्राम युरीया माटोमा एक हप्ता अगाडि रास्तोसँग मिलाएर खाल्डोमा भर्नुपर्छ । एउटा पोखरीमा वा मल खाडलको चारैतिर गरि ४ वटा ठाउँमा एक इन्च गहिराईमा दुई वटा लौकाको ब्रिउ तेस्रो पारी रोप्ने । ब्रिउ रोपे पछि



कम्पोष्ट मल माथि लौकाको बीउ उत्पादन

आवश्यकता अनुसार सिंचाईको व्यवस्था गर्नु पर्दछ । दुई बटा बेर्ना मध्ये अस्वस्थ बेर्ना हटाइ एउटा मात्र राख्नु पर्दछ । बोट बढेर एक मिटर अगलो भएपछि दुई चिया चम्चा युरीया मल बोटको चारै तिर मुढे हात फरकमा गोलो दुई इन्च गहिरो कुलेसो बनाएर हाली माटोले छोप्नु पर्छ । यो क्रम अर्को पटक फूले बेलामा पनि प्रयोग गर्नु पर्दछ । मल प्रयोग गरेको पाँच/छ दिन पछि मात्र सिंचाई गर्नु राम्रो हुन्छ । मल प्रयोग गरेको दिन वा भोलि पल्ट सिंचाई गरियो भने बोट मर्ने सम्भावना हुन्छ ।

### पोखरी वा मल खाल्टो माथी छानाको व्यवस्था

५ मिटर लम्बाई ३.५ मिटर चौडाईको प्लाष्टिक पोखरी वा मल बनाउने थुप्रोमा ६ मिटर लामो ४.५ मिटर चौडाई भएको छाना बनाउनु पर्छ ।



प्लाष्टिक पोखरी माथि लौकाको बीउ उत्पादन

### छाना बनाउन लाग्ने आवश्यक सामाग्रीहरु

- खामो बनाउन आवश्यक ३.५ मिटरको बाँस ८ बटा
- बलोको लागि ४.५ मिटरको बाँस ४ बटा
- लामो बलोको लागि ६ मिटरको बाँस ९ बटा
- आवश्यकता अनुसार डोरी

कम्पोष्ट खाल्टोमा छाना बनाउन खामोको बाँस चार मिटरको हुनु पर्दछ । किनकी पोखरीको छानो तीन मिटर अगलो भए पुरछ । तर कम्पोष्ट मल माथि बनाउने छानो ३.५ मिटर अगलो हुनु पर्छ । त्यो भन्दा होचो भयो भने मलको तातोले गर्दा लौकाको चिचिला ओसिलो भई कुहिने सम्भावना हुन्छ ।

### छाना बनाउने प्रविधि

लौकाको लहरा ज्यादै भाङ्गिने र फल लागे पछि बजन बढ्ने हुनाले छाना बलियो बनाउनु पर्छ । सोको लागि लम्बाई डिलतिर कुनाबाट दुई मिटरको फरकमा ५० से.मि गहिरो खाल्टो चार ठाउँमा खनेर खामो गाइनु पर्दछ । खामोमा बलो तेसाएर गाडी बांध्नु पर्छ । त्यसको माथि लामो बलो लम्बाई तिरबाट तेसाई बांध्नु पर्छ । अनि निंगालो पातलो गरेर सबै तिर बिच्छाई दिनुपर्छ ।

### लहराको व्यवस्थापन

छाना बनाई सकेपछि उम्रेको बिरुवा लहरा जान थाले पछि

भिंक्राहरु छानामा थपेर लहरा डोराई दिनु पर्छ । छानामा एउटा भन्दा बढि बिरुवाको लहरा डोराउन हुँदैन किनभने लौकाको लहरा धेरै भागिने हुनाले छानामा बाकलो भयो भने फल कम लाग्ने र लहराको बजनले छाना भाँचिने डर हुन्छ ।

### फल छनोट तथा बांगा टिंगा फल निष्कासन

लौकाको गुणस्तरीय बीउ उत्पादनको लागि एउटै बोट भए पनि बांगा टिंगा फल कलिलैमा टिपेर ताजा तरकारीको रूपमा प्रयोग गर्नु पर्छ । साथै राम्रो सलकक परेको एकनासका फल पाक्न दिई बीउ तिकालु पद्धति ।

### रोग तथा किरा नियन्त्रण

लौका बीउ उत्पादन प्रकृयामा त्यति धेरै रोग देखा नपरे पनि फल कुहाउने औसा किराको प्रक्रोप हुने हुँदा सोको नियन्त्रणको लागि पारदर्शी प्लाष्टिक बट्टामा क्युलिएर र मालाथियन भोल बिषादि मिलाई फेरोमोन ट्राप बनाई लौका उत्पादन क्षेत्रमा राख्नाले भाले भिङ्गा त्यसमा परेर मर्ने हुनाले औसा किरा नियन्त्रण हुन्छ ।

### फल तथा बीउ संकलन

लौकाको बीउ तयार हुन थाले पछि फल सारो तथा केहि पहेलो देखिन्छ । भेट्ना खैरो भएर सुक्न थाल्नु । यस अवस्थामा फल संकलन गरी हावा लाग्ने ठाउँमा फलको भेट्ना तल घोप्टो पारी करीब १० देखि १५ दिन राखेर बिउ भिक्नु पर्छ । बिउ भिक्ने पछि प्लाष्टिकको भाडामा पानी राखेर दुई तीन पटक बिउलाई पखाली सफा बनाई राम्ररी सुकाई भण्डारण गर्नु पर्छ ।

### फल तथा बीउ उत्पादन

यस प्रविधिबाट लौकाको बीउ उत्पादन गर्दा एउटा प्लाष्टिक पोखरी वा कम्पोष्ट मल माथी फलेको लौकाको फलबाट ५.५ के.जि गुणस्तरीय बीउ तथा ३० के.जि ताजा फल उत्पादन हुन्छ ।

### तरकारी बीउ आयोजना

वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार एवं विकास केन्द्र (सिप्रेड)

#### केन्द्रिय कार्यालय

नयाँ बाटो, रिङ्गरोड, ललितपुर

पो.ब.नं: ४७५२, काठमाण्डौ, नेपाल

फोन: ०१-५५२०२७२, फ्याक्स: ९७७-०१-५५२४९६५

ईमेल: contact@ceapred.org.np

#### जिल्ला कार्यालय

बनेपा, काश्मे

फोन: ०१-६२२६७२९

ईमेल: vsp.kavre@ceapred.org.np